

निक्षेप तथा कर्जा सुरक्षण कोष
वरिष्ठ कम्प्युटर सहायक तह ५ (प्राविधिक) पदको खुल्ला र आन्तरिक
प्रतियोगीतात्मक लिखित परीक्षाको पाठ्यक्रम र नमूना प्रश्नपत्र

१. पाठ्यक्रमको उद्देश्यः-

- देवनागरी र अंग्रेजीमा दक्षता पूर्वक कम्प्युटर टाइपिङ गर्न सक्ने ।
 - Operating System को राम्रो ज्ञान भई सहज रूपमा प्रयोग गर्न सक्ने ।
 - File एवं Disk Management सम्बन्धी कार्य गर्न सक्ने ।
 - कम्प्युटरको Printer, CD-ROM, Multimedia लगायत अन्य Accessories को प्रयोग गर्न सक्ने ।
 - Word Processor को प्रयोग गरी आवश्यकता अनुसार Documents तयार गर्न सक्ने ।
 - Electronic Spreadsheet तयार गरी Data Processing समेत गर्न सक्ने ।
 - Software Installation एवं Customization गर्न सक्ने ।
 - Computer related threats बाट Computer Accessories तथा Software को सुरक्षा गर्न सक्ने ।
 - Database सम्बन्धी राम्रोसँग कार्य गर्न सक्ने ।
 - Presentation र web Page Designing सम्बन्धी सामान्य कार्य गर्न सक्ने ।

२. परीक्षा योजना (Examination Scheme)

पाठ्यक्रमको रूपरेखा :- यस पाठ्यक्रमको आधारमा निम्नानुसार चरणमा परीक्षा लिइने छ :

प्रथम चरण :-	लिखित परीक्षा	पूर्णाङ्क :- ५०
द्वितीय चरण :-	(क) प्रयोगात्मक (ख) अन्तर्वार्ता	पूर्णाङ्क :- ५० पूर्णाङ्क :- २०

प्रथम चरण - लिखित परीक्षा योजना (Examination Scheme)

विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्न संख्या X अङ्गभार	समय
कम्प्यूटर सम्बन्धी	५०	२०	वस्तुगत वहूवैकल्पिक (Multiple Choice)	$५० \times १ = ५०$	४५ मिनेट

द्वितीय चरण

विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	समय
(क) प्रयोगात्मक परीक्षा	५०	२०	प्रयोगात्मक	४५ मिनेट
(ख) अन्तर्वार्ता	२०	-	मौखिक	-

१. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुन सक्नेछ ।
२. लिखित परीक्षाका प्रश्न संख्या निम्नानसार हनेछन् ।

Course Unit	Topics	No. of Questions
1	Computer Fundamental	14
2	Operating System	5
3	Word processing	10
4	Electronic Spreadsheet	10
5	Database Management System	5
6	Presentation System	3
7	Web Page Designing	3
	Total:	50

३. प्रयोगात्मक परीक्षाका प्रश्नसंख्या निम्नानुसार हुनेछन् ।

	Topics	No. of Question	Marks	(Time-Minutes)
1	Devnagari Typing*	1	15	10
2	English Typing	1	5	
3	Word processing	1	10	
4	Electronic Spreadsheet	1	10	
5	Database Management System	1	4	
6	Presentation System	1	3	
7	Web Page Designing	1	3	
	Total:-	7	50	45

*देवनागरी Typing अनिवार्य छ ।

४. वस्तुगत वहुउत्तर (Multiple Choice) प्रश्नहरूको उत्तर सही दिएमा प्रत्येक सही उत्तर वापत १ (एक) अङ्ग प्रदान गरिनेछ भने गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर वापत २० प्रतिशत अर्थात ०.२ अङ्ग कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस वापत अङ्ग दिईने छैन र अङ्ग कट्टा पनि गरिने छैन ।
५. यस पाठ्यक्रममा जेसुकै लेखिएको भएता पनि पाठ्यक्रममा परेका ऐन, नियमहरू परीक्षाको मिति भन्दा ३ (तीन) महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा रहेको सम्भन्नु पर्दछ ।
६. लिखित परीक्षाबाट छनौट भएका परीक्षार्थीहरूले मात्र प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा भाग लिन पाउने छन् ।
७. प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता यथासम्भव एकै दिन लिईनेछ । प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूको मात्र तीनै भागको परीक्षाको प्राप्ताङ्ग जोडी योग्यताक्रम अनुसार परीक्षाफल प्रकाशित गरिनेछ ।

1. Computer Fundamental

- 1.1. Computer : - Definition, History, Generation, Characteristics, Types & Applications.
- 1.2. Overview of a computer system :-
 - 1.2.1. Data and data processing
 - 1.2.2. Hardware
 - 1.2.2.1. Definition of Hardware
 - 1.2.2.2. Input Unit :- Keyboard, Mouse, Scanner etc
 - 1.2.2.3. CPU :- Arithmetic Logic Unit (ALU), Control Unit (CU), Memory Unit (MU)
 - 1.2.2.4. Output Unit :- Monitor, Printer etc
 - 1.2.2.5. Storage devices :- Primary & Auxiliary Memory (Floppy Disk, Hard Disk, Compact Disk, DVD, Flash Disk etc.)
 - 1.2.2.6. Others :- Network card, Modem, Sound Card, etc.
 - 1.2.3. Software
 - 1.2.3.1. Definition & Types of Software
 - 1.2.3.2. Programming Language
 - 1.2.4. Liveware
 - 1.2.5. Firmware and Cache Memory
 - 1.3. Setting & Protection of Computer Room and Computer
 - 1.4. Concept of Computer related threats (Virus, Worms, Trojan, Phishing etc) remedies and protection
 - 1.5. Concept of Multimedia
 - 1.6. File Management basic :
 - 1.6.1. Physical Structure of the disk
 - 1.6.2. Concept of File and folder
 - 1.6.3. Wildcards and Pathname
 - 1.6.4. Types of files and file extensions
 - 1.7. Computer Networking
 - 1.7.1. Introduction to Networking
 - 1.7.2. Types of Network (LAN, MAN, WAN etc)
 - 1.7.3. Concept of E-mail/ Internet/ Extranet/ Intranet/ World Wide Web (WWW)
 - 1.7.4. Familiarity with internet browsers (e.g. Internet Explorer, Firefox, Opera, Safari, Google Chrome etc)
 - 1.7.5. Introduction to IP address, Subnet Mask and Default Gateway
 - 1.7.6. Introduction to Network Media, Topology, and Protocol
 - 1.7.7. Setting Up Microsoft Network
 - 1.7.8. Dial-Up Networking
 - 1.8. Number Systems
 - 1.8.1. Introduction to Binary, Octal, Decimal, and Hexadecimal number systems
 - 1.9. Introduction to ASCII and Unicode standards
 - 1.10. IT Policy of Nepal
 - 1.11. Electronic Transaction Act 2008

2. Operating System

- 2.1. Introduction to Operating System
- 2.2. Types of Operating System
- 2.3. Functions of Operating Systems
- 2.4. Command Line Operation (e.g. Copy Command, Move Command, Command to View and Set different file attributes etc)
- 2.5. Windows
 - 2.5.1. Introduction to GUI
 - 2.5.2. Introduction of Windows Operating System
 - 2.5.2.1. Basic Windows Elements - Desktop, Taskbar, My Computer, Recycle Bin, etc
 - 2.5.2.2. Starting and Shutting down Windows
 - 2.5.2.3. File Management with Windows Explorer
 - 2.5.2.4. Windows Applications : (e.g. Control Panel, Character Map, Paint etc)
 - 2.5.2.5. Finding files of folders and saving the result
 - 2.5.2.6. starting a program by command line operation
 - 2.5.2.7. Changing Window Settings
 - 2.5.2.7.1. Adding/ Removing Program
 - 2.5.2.7.2. Clearing the contents of document menu
 - 2.5.2.7.3. Customizing the taskbar
 - 2.5.2.7.4. Control Panel Items
 - 2.5.2.8. Creating shortcut (icons) on desktop
 - 2.5.2.9. System tools :- Disk Scanning, Disk Defragmenter, Backup, Restore, Format

3. Word Processing

- 3.1. Concept of Word Processing
- 3.2. Types of Word Processing
- 3.3. Introduction to Word Processor
 - 3.3.1. Creating, Saving and Opening the documents
 - 3.3.2. Elements of Word Processing Environment (Menu, Toolbars, Status bar, Rulers, Scroll bars etc)
 - 3.3.3. Copying, Moving, Deleting and Formatting Text (Font, Size, Color, Alignment, Line & Paragraph spacing)
 - 3.3.4. Finding and Replacing text
 - 3.3.5. familiar with Devnagari Fonts
 - 3.3.6. Creating lists with Bullets and Numbering
 - 3.3.7. Creating and Manipulating Tables
 - 3.3.8. Borders and Shading
 - 3.3.9. Use of Indentation and Tab Setting
 - 3.3.10. Creating Newspaper Style Documents using Column

- 3.3.11. Inserting Header, Footer, Footnotes, Endnotes, Page Numbers, File, Page break, Section break, Graphics, Pictures, Charts, Word Art, Symbols & Organizational Chart
- 3.3.12. Opening and Saving different types of document
- 3.3.13. Changing Default Settings
- 3.3.14. Mail Merge
- 3.3.15. Autocorrect, Spelling, and Grammar Checking and Thesaurus
- 3.3.16. Customizing menu and toolbars
- 3.3.17. Security technique of documents
- 3.3.18. Master Document, Cross Reference, Index, Table of Content
- 3.3.19. Setting Page Layout, Previewing and Printing Documents

4. Electronic Spreadsheet

- 4.1. Concept of Electronic Spreadsheet
- 4.2. Types of Electronic Spreadsheet
- 4.3. Organization of Electronic Spreadsheet application (Cells, Rows, Columns, Worksheet, Workbook, and Workspace)
- 4.4. Introduction to Spreadsheet Application
 - 4.4.1. Creating, Opening and Saving Work Book
 - 4.4.2. Elements of Electronic Spreadsheet Environment (Menu, Toolbars, Status bar, Rulers, Scrollbars, etc)
 - 4.4.3. Editing, Copying, Moving, Deleting Cell contents
 - 4.4.4. Familiar with Devnagari Fonts
 - 4.4.5. Formatting Cells (Font, Border, Pattern, Alignment, Number and Protection)
 - 4.4.6. Formatting Rows, Columns, and Sheets
 - 4.4.7. Using Formula- Relative Cell and Absolute Cell Reference
 - 4.4.8. Using basic functions
 - 4.4.9. Generating Series
 - 4.4.10. Changing default options
 - 4.4.11. Sorting and Filtering data
 - 4.4.12. Summarizing data with Sub-Totals
 - 4.4.13. Creating chart
 - 4.4.14. Inserting Header and Footer
 - 4.4.15. Spell Checking
 - 4.4.16. Customizing Menu and Toolbars
 - 4.4.17. Importing from and Exporting into other formats
 - 4.4.18. Pivot Table, Goal Seek, Scenario & Audit
 - 4.4.19. Page Setting, Previewing and Printing

5. Database System

- 5.1. Introduction to Data, Database and DBMS
- 5.2. Basic Concept of Tables, Fields, Records, Relationships and Indexing
- 5.3. Introduction to database application
 - 5.3.1. Data Types
 - 5.3.2. Creating, Modifying & Deleting Tables and Formatting & Validating Field Data

5.3.3. Creating, Modifying, Deleting & Using Simple Queries

5.3.4. Creating, Modifying & Deleting Forms/Reports/Macros

6. Presentation System

6.1. Introduction to Presentation Application

6.1.1. Creating, Opening & Saving Slides

6.1.2. Formatting Slides

6.1.3. Slide Show

6.1.4. Animation

6.1.5. Inserting Built-in-picture, Picture, Table, Chart, Graphs, Organizational Chart etc

7. Web Page Designing

7.1. Introduction to Web Page and CMS (Content Management System)

7.2. Introduction to HTML

7.2.1. HTML document

7.2.2. Tags

7.2.3. Skeleton & Flesh

7.2.3.1. Text

7.2.3.2. Hyperlinks

7.2.3.3. Images

7.2.3.4. Lists & Forms

7.2.3.5. Tables

7.2.3.6. Frames

प्रयोगात्मक परीक्षाको Typing Skill Test को लागि निर्देशनहरू:-

१. English Typing Skill Test को लागि २२५ शब्दहरुका एउटा Text दिइनेछ र देहाय अनुसार अंक प्रदान गरिनेछ -

८ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-० अंक
८ वा सो भन्दा बढी र १६ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-१ अंक
१६ वा सो भन्दा बढी र २४ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-२ अंक
२४ वा सो भन्दा बढी र ३२ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-३ अंक
३२ वा सो भन्दा बढी र ४० भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-४ अंक
४० वा सो भन्दा बढी शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-५ अंक

२. देवनागरी Typing Skill Test को लागि ४०० शब्दहरुका एउटा Text दिइनेछ र देहाय अनुसार अंक प्रदान गरिनेछ ।

११ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-० अंक
११ वा सो भन्दा बढी र १३ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-३ अंक
१३ वा सो भन्दा बढी र १५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-४ अंक
१५ वा सो भन्दा बढी र १७ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-५ अंक
१७ वा सो भन्दा बढी र १९ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-६ अंक
१९ वा सो भन्दा बढी र २१ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-७ अंक
२१ वा सो भन्दा बढी र २३ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-८ अंक
२३ वा सो भन्दा बढी र २५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-९ अंक
२५ वा सो भन्दा बढी र २७ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-१० अंक
२७ वा सो भन्दा बढी र २९ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-११अंक
२९ वा सो भन्दा बढी र ३१ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-१२ अंक
३१ वा सो भन्दा बढी र ३३ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-१३अंक
३३ वा सो भन्दा बढी र ३५ भन्दा कम शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-१४ अंक
३५ वा सो भन्दा बढी शुद्ध शब्द प्रति मिनेट (Correct Words/Minute) वापत	-१५ अंक

३. Formula for calculation of correct word/minute:-

Correct words/minute = (Total words typed-wrong words)/10 (for Devanagari typing)

Correct words/minute = (Total words typed-wrong words)/5 (for English typing)

Note:- अंग्रेजी वा देवनागरी Typing Skill Test को लागि परीक्षामा दिइएको Text लाई आधार मानी टाईप गरेको Text संग भिडाई चेक गरिनेछ । तत्पश्चात माथि उल्लेखित Criteria बमोजिम अंक दिइनेछ । दिइएको अंग्रेजी वा देवनागरी Text मा उल्लेखित स्थान बमोजिम परीक्षार्थीहरुले आफ्नो Text मा Punctuation टाईप नगरेको पाइएमा त्यसको शब्दमा गणना गरिने छैन ।